

# Num

## Chapter 2

Nepali Interlinear

Reference: Nepali ERV

1  
וַיְבָרֵךְ יְהוָה אֶל-מֹשֶׁה אֶל-לְאֹמֵר :  
र-बोलुभयो परमप्रभुले लाई मीशा र-लाई हारून भन्दै  
[H1696](#) [H3068](#) [H0413](#) [H4872](#) [H0413](#) [H0175](#) [H0559](#)

मोशा र हारूनलाई परमप्रभुले भन्नुभयो:

2  
אִישׁ עַל-דָּגְלוֹ בְּאֶתְרֵי הַדְּבָרִים אֲשֶׁר-אָמַרְתִּי לְבָנֵי יִשְׂרָאֵל  
हरेकले आफ्नो झण्डामुनि चिन्हहरूसँग घराना-अनुसार तिनीहरूका-पिताहरूको छोराहरूले  
[H0376](#) [H1714](#) [H0226](#) [H0001](#) [H2583](#)  
מִנְגֵּד סָבִיב לְאֶהֱלָ-מוֹעֵד יְחִנּוּ:  
सामुन्ने वरिपरि भेट-हुने-पालमा छान्नी-हालून् सम्मेलनको  
[H5048](#) [H5439](#) [H0168](#) [H4150](#) [H2583](#)

“इसाएलका मानिसहरू प्रत्येकले शिविर भेट हुने पालको वरिपरि लगाउनु पर्छ अनि प्रत्येक कुल दलको आफ्नो झण्डा हुनुपर्छ र प्रत्येक मानिसले आ-आफ्नो दलको झण्डाको समीप शिविर बनाउनु पर्छ।

3  
וְהַחֲנִיִּים קִדְמָה מִזִּרְחָה הָיְלָו זָבָח יְהוָה יְחִנּוּ  
र-छान्नी-हाल्नेहरू पूर्वतिर झण्डा सूर्योदयतिर छान्नीको यहुदाको  
[H2583](#) [H4217](#) [H1714](#) [H4264](#) [H3063](#)  
וְהַחֲנִיִּים בֵּין עַמִּינָדָב  
र-छान्नी-हाल्नेहरू नहशीन अम्मीनादाबको  
[H2583](#) [H5177](#) [H3063](#) [H5992](#)

“यहुदा शिविर दलहरूले पूर्वतिर घाम झुल्कने पट्टि आफ्नो झण्डाको मुन्तिर शिविर हालुन। यहुदा दलका मानिसहरूको अगुवा अम्मीनादाबका छोरा नहशीन हो।

4  
וַיִּצְבְּאוּ וּפְקֻדֵיהֶם אַרְבַּעָה וְשִׁבְעִים אֶלֶף וְשָׁשׁ מֵאוֹת:  
र-सेना र-तिनीहरूको-गणना चौहत्तर र-सत्तरी हजार र-छ सय  
[H2583](#) [H0702](#) [H7657](#) [H0505](#) [H8337](#) [H3967](#)

तिनको दलमा 74,600 मानिसहरू छन्।

5  
וְהַחֲנִיִּים עָלָיו מִטָּה יִשְׁשָׁבֶר וְנִתְנָאֵל בֵּין-חֹרֵה  
र-छान्नी-हाल्नेहरू तिनीसँग कुल इस्साखारको र-अगुवा छोराहरूको-लागि इस्साखारका नतनेल छोरा  
[H2583](#) [H4294](#) [H3485](#) [H5417](#) [H3485](#)  
צוֹעָר:  
सूआरको  
[H6686](#)

“तिनको समीपमै इस्साकार परिवार दलले शिविर हालुन्। यी मानिसहरूको अगुवा सूआरको छोरो नतनेल हुन्।

6  
וַיִּצְבְּאוּ וּפְקֻדֵיהֶם אַרְבַּעָה וְחַמְשִׁים אֶלֶף וְאַרְבַּע מֵאוֹת:  
र-सेना र-तिनीहरूको-गणना चौवन्न र-पचास हजार र-चार सय  
[H2583](#) [H0702](#) [H2572](#) [H0505](#) [H0702](#) [H3967](#)

उसको दलमा 54,400 मानिसहरू छन्।

7  
מֹשֶׁה זָבִילָן וְנִשְׂאָו לְבָנֵי חֹרֵה  
कुल जबूलूनको र-अगुवा छोराहरूको-लागि एलीआब जबूलूनका  
[H4294](#) [H2074](#) [H0446](#) [H2074](#) [H2497](#)

“जबूलून कुल दलले पनि यहूदा दलकै नजीकमा शिविर हालुन्। जबूलूनका मानिसहरूको अगुवा हेलोनको छोरो एलीआब हुन् र,

8	וַצְבָּאוֹ	וּפְקָדָיו	שְׁבַעַת	וַחֲמִשִּׁים	אַלְף	וְאַרְבַּע	מֵאוֹת:
	र-सेना	र-तिनीहरूको-गणना	सत्तावन्न	र-पचास	हजार	र-चार	सय
			<a href="#">H7651</a>	<a href="#">H2572</a>	<a href="#">H0505</a>	<a href="#">H0702</a>	<a href="#">H3967</a>

तिनको दलमा 57,400 मानिसहरू थिए।

9	כָּל-	הַפְּקָדִים	לְמַחֲנֵה	יְהוּדָה	מֵאוֹת	אַלְף	וּשְׁמֹנִים	אַלְף	וְשָׁשֶׁת	אַלְפִים	וְאַרְבַּע-
	सबै	गणना-गरिएकाहरू	छाउनीमा	यहूदाको	एक-सय	हजार	र-अस्सी	हजार	र-छ	हजार	र-चार
	<a href="#">H3605</a>		<a href="#">H4264</a>	<a href="#">H3063</a>	<a href="#">H3967</a>	<a href="#">H0505</a>	<a href="#">H8084</a>	<a href="#">H0505</a>	<a href="#">H8337</a>	<a href="#">H0505</a>	<a href="#">H0702</a>

  

	מֵאוֹת	לְצַבְּאוֹתָם	רֵאשִׁינָה	יְרֻעוּ:	ס
	सय	तिनीहरूका-दलअनुसार	पहिले	कूच-गर्नेछन्	।
	<a href="#">H3967</a>		<a href="#">H7223</a>	<a href="#">H5265</a>	

“यहूदाको शिविरमा जम्मा 1,86,400 मानिसहरू खटाइएका छन्। यी सब मानिसहरू तिनीहरूका विभिन्न परिवार दलमा विभक्त भएका छन्। जब मानिसहरू एक ठाँउदेखि अर्को ठाँउ सर्छन् यहूदा दल पहिला सर्नेछ।

10	הַגִּזְלִים	מַחֲנֵה	רְאוּבֵן	תִּימְנָה	לְצַבְּאוֹתָם	וְנָשִׂיא	לְבָנֵי	רְאוּבֵן	אַלְיָצוֹר
	झण्डा	छाउनीको	रूबेनको	दक्षिणतिर	तिनीहरूका-दलअनुसार	र-अगुवा	छोराहरूको-लागि	रूबेनका	एलीसूर
	<a href="#">H1714</a>	<a href="#">H4264</a>	<a href="#">H7205</a>	<a href="#">H8486</a>				<a href="#">H7205</a>	<a href="#">H0468</a>

  

	בֶּן-	שְׂדֵיאוֹר:
	छोरा	शदेऊरको
		<a href="#">H7707</a>

“रूबेनको शिविरको झण्डा पवित्र पालको दक्षिणमा रहनेछ। प्रत्येक दलले आफ्नो झण्डा नजिकै शिविर हाल्नेछ। रूबेनका मानिसहरूको अगुवा शदेऊरका छोरो एलीसूर हुन र

11	וַצְבָּאוֹ	וּפְקָדָיו	שָׁשֶׁה	וְאַרְבַּעִים	אַלְף	וַחֲמִשָּׁ	מֵאוֹת:
	र-सेना	र-तिनीहरूको-गणना	छयालीस	र-चालीस	हजार	र-पाँच	सय
			<a href="#">H8337</a>	<a href="#">H0705</a>	<a href="#">H0505</a>	<a href="#">H2568</a>	<a href="#">H3967</a>

उसको दलमा 46,500 मानिसहरू छन्।

12	וְהַחֲנֹם	עֲלִיוֹ	מִטָּה	שְׁמֹעוֹן	וְנָשִׂיא	לְבָנֵי	שְׁמֹעוֹן	שְׁלֹמִיֵּאל	בֶּן-	צוּרִי-שְׂדֵי:
	र-छाउनी-हाल्ने	तिनीसँग	कुल	शिमीनको	र-अगुवा	छोराहरूको-लागि	शिमीनका	शलूमीएल	छोरा	सूरीशद्दैको
	<a href="#">H2583</a>		<a href="#">H4294</a>	<a href="#">H8095</a>			<a href="#">H8095</a>	<a href="#">H8017</a>		<a href="#">H6701</a>

“शिमीन कुल दलले रूबेन परिवार दलकै नजीक शिविर हाल्नेछ। शिमीनका मानिसहरूको अगुवा सूरीशद्दैको छोरो शलूमीएल हुन्।

13	וַצְבָּאוֹ	וּפְקָדֵיהֶם	הַשָּׁעָה	וַחֲמִשִּׁים	אַלְף	וּשְׁלֹשׁ	מֵאוֹת:
	र-सेना	र-तिनीहरूको-गणना	उनन्साठी	र-पचास	हजार	र-तीन	सय
			<a href="#">H8672</a>	<a href="#">H2572</a>	<a href="#">H0505</a>	<a href="#">H7969</a>	<a href="#">H3967</a>

उसको दलमा 59,300 जना मानिसहरू छन्।

14	וּמִטָּה	גָּד	וְנָשִׂיא	לְבָנֵי	גָּד	אַלְיָצוֹר	בֶּן-	רְעוּאֵל:
	र-कुल	गादको	र-अगुवा	छोराहरूको-लागि	गादका	एल्यासाप	छोरा	रऊएलको
	<a href="#">H4294</a>	<a href="#">H1410</a>			<a href="#">H1410</a>	<a href="#">H0460</a>		<a href="#">H7467</a>

“रूबेनको मानिसहरूको नजिकै गादका मानिसहरूले पनि शिविर हाल्नेछन्। रूएलको छोरा एल्यासाप गादका मानिसहरूको अगुवा हो।

15	וַצְבָּאוֹ	וּפְקָדֵיהֶם	חֲמִשָּׁה	וְאַרְבַּעִים	אַלְף	וּשְׁשֵׁ	מֵאוֹת	וַחֲמִשִּׁים:
	र-सेना	र-तिनीहरूको-गणना	पँतालीस	र-चालीस	हजार	र-छ	सय	र-पचास
			<a href="#">H2568</a>	<a href="#">H0705</a>	<a href="#">H0505</a>	<a href="#">H8337</a>	<a href="#">H3967</a>	<a href="#">H2572</a>

उसको दलमा 45,650 मानिसहरू छन्।

16 כָּל- הַפְּקָדִים לְמַחֲנֵה רְאוּבֵן מֵאֹת אֶלֶף וְאַחַד וְחַמְשִׁים אֶלֶף וְאַרְבַּע- מֵאוֹת  
 सबे गणना-गरिएकाहरू छाउनीमा रूबेनको एक-सय हजार र-चार सय  
[H3967](#) [H0702](#) [H0505](#) [H2572](#) [H0259](#) [H0505](#) [H3967](#) [H7205](#) [H4264](#) [H3605](#)

וְחַמְשִׁים רְבַּע-אֶלֶף וְשָׁנַיִם וְשָׁנַיִם יְעֹזֵב  
 र-पचास तिनीहरूका-दलअनुसार र-दोस्रो कूच-गर्नेछन्  
[H5265](#) [H8145](#) [H2572](#)

“त्यहाँ रूबेनको शिविरमा खटिएका जम्मा 1,51,450 जना मानिसहरू छन् र जब मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा सर्छन् रूबेनको शिविर दोस्रो दल हुनेछ।

17 וְנֹסְעֵי אֶהֱל- מוֹעֵד מַחֲנֵה הַלְוִיִּם בְּתוֹךְ הַמַּחֲנֵה כַּאֲשֶׁר יִחַנּוּ יְחַנּוּ  
 र-कूच-गर्नेछ भेट-हुने-पाल सम्मेलनको छाउनी लेवीहरूको बीचमा छाउनी-हाल्छन्  
[H2583](#) [H4264](#) [H8432](#) [H3881](#) [H4264](#) [H4150](#) [H0168](#) [H5265](#)

יְעֹזֵב אִישׁ עַל- יָדוֹ לְדִלְיָהֶם:  
 कूच-गर्नेछन् हरेकले आफ्नो ठाउँमा तिनीहरूका-झण्डाअनुसार  
[H1714](#) [H3027](#) [H0376](#) [H5265](#)

“लेवीहरूको शिविरसितै अरू शिविरहरूको माझमा भेट हुने पाल पनि जानेछ। तिनीहरूको जसरी आफ्नो आफ्नो झण्डामा शिविरहरू लगाइएको छ सोही क्रममा लश्करमा जान्छन्।

18 הַגִּזְלֵי הַמַּחֲנֵה אֶפְרַיִם לְבָנֵי אֶפְרַיִם אֱלִישָׁמֶע  
 झण्डा छाउनीको एफ्राइमको एफ्राइमका एलीशामा  
[H0476](#) [H0669](#) [H3220](#) [H0669](#) [H4264](#) [H1714](#)

בֶּן- עַמִּיהוּד  
 छोरा अम्मीहूदको  
[H5989](#)

“पश्चिम पट्टिको एप्राइमको शिविर तिनीहरूकै झण्डामा हुनेछ। एप्राइमका मानिसहरूको अगुवा अम्मीहूदका छोरो एलीशामा हुन।

19 וַצְבָּאוֹ וּפְקָדֵיהֶם אַרְבָּעִים אֶלֶף וְחַמְשָׁן מֵאוֹת:  
 र-सेना र-तिनीहरूको-गणना चालीस हजार र-पाँच सय  
[H3967](#) [H2568](#) [H0505](#) [H0705](#)

उसको दलमा जम्मा 40,500 जना मानिसहरू छन्।

20 וְעֹלָיו וּמִטָּה מְנַשֶּׁה וְנָשִׂיא לְבָנֵי מְנַשֶּׁה נְמִלִּיאֵל בֶּן- פְּדָהצֹר:  
 र-तिनीसँग कुल मनशेको र-अगुवा छोराहूको-लागि गमलीएल मनशेका छोरा पदासूरको  
[H6301](#) [H1583](#) [H4519](#) [H4519](#) [H4294](#)

“एप्राइमका कुल दलको शिविरको नजीकै मनशे कुल दलको शिविर हुनेछ। यस दलको अगुवा पदासूरको छोरो गमलीएल हुन।

21 וַצְבָּאוֹ וּפְקָדֵיהֶם שְׁנַיִם וּשְׁלֹשִׁים אֶלֶף וּמֵאוֹת:  
 र-सेना र-तिनीहरूको-गणना बत्तीस र-तीस हजार र-दुई-सय  
[H3967](#) [H0505](#) [H7970](#) [H8147](#)

उसको दलमा 32,200 मानिसहरू छन्।

22 וּמִטָּה בְּנִימִן וְנָשִׂיא לְבָנֵי בְּנִימִן אַבִּידָן בֶּן- גִּדְעֹנִי:  
 र-कुल बिन्यामीनको र-अगुवा छोराहूको-लागि बिन्यामीनका अबीदान गिदोनीको  
[H1441](#) [H0027](#) [H1144](#) [H1144](#) [H4294](#)

“बिन्यामीन कुल दलको शिविर एप्राइमको कुल दलको शिविर नजीकै रहनेछ अनि यस कुल दलको अगुवा गिदोनीको छोरो अबीदान हुन।

23 וַצְבָּאוֹ וּפְקָדֵיהֶם חֲמִשָּׁה וּשְׁלֹשִׁים אֶלֶף וְאַרְבַּע- מֵאוֹת:  
 र-सेना र-तिनीहरूको-गणना पैंतीस र-तीस हजार र-चार सय  
[H3967](#) [H0702](#) [H0505](#) [H7970](#) [H2568](#)

त्यहाँ जम्मा 35,400 जना मानिसहरू उसको दलमा थिए।

24	כָּל־	הַפְּקָדִים	לְמַחְנֵה	אֶפְרַיִם	מֵאֵת	אֱלֹהֵי	וּשְׁמֹנֶת־	אַלְפִים	וּמֵאָה
	सबै	गणना-गरिएकाहरू	छाउनीमा	एफ्राइमको	एक-सय	हजार	र-आठ	हजार	र-एक-सय
	<a href="#">H3605</a>		<a href="#">H4264</a>	<a href="#">H0669</a>	<a href="#">H3967</a>	<a href="#">H0505</a>	<a href="#">H8083</a>	<a href="#">H0505</a>	<a href="#">H3967</a>

וּלְצַבְאֹתֵם וְשָׁלֹשִׁים יָסֻעוּ :  
 तिनीहरूका-दलअनुसार र-तेस्रो कूच-गर्नेछन्  
[H5265](#) [H7992](#)

“एप्रेमको शिविरमा खटिएका मानिसहरूको संख्या 1,08,100 छ। जब शिविर हिंडछ तिनीहरू तेस्रो लस्करमा हिड्नेछन्।

25	זָּנָדָה	מַחְנֵה	דָּן	צַפְנָה	לְצַבְאֹתֵם	וְנִשְׂאֵי	לְבָנֵי	דָּן	אֲחִיעֶזֶר	בֶּן־
	झण्डा	छाउनीको	दानको	उत्तरतिर	तिनीहरूका-दलअनुसार	र-अगुवा	छोराहरूको-लागि	दानका	अहीएजर	छोरा
	<a href="#">H1714</a>	<a href="#">H4264</a>	<a href="#">H1835</a>	<a href="#">H6828</a>			<a href="#">H1835</a>	<a href="#">H0295</a>		<a href="#">H0295</a>

עַמִּישֶׁדָּי :  
 अम्मीशद्वैको  
[H5996](#)

“उत्तर तिर भएको दानको शिविरमा भएका मानिसहरू तिनीहरूको आफ्नो झण्डा मुनि रहनेछन् अनि तिनीहरूको अगुवा अम्मीशद्वैको छोरो अहीएजर हुन।

26	וּצְבָאוֹ	וּפְקָדֵיהֶם	שְׁנַיִם	וְשִׁשִּׁים	אֶלֶף	וּשְׁבַע	מֵאוֹת :
	र-सेना	र-तिनीहरूको-गणना	बयसद्वी	र-साठी	हजार	र-सात	सय
			<a href="#">H8147</a>	<a href="#">H8346</a>	<a href="#">H0505</a>	<a href="#">H7651</a>	<a href="#">H3967</a>

उसको दलमा 62,700 जना मानिसहरू छन्।

27	וְהַחֲנִים	עָלָיו	מִטָּה	אֲשֶׁר	וְנִשְׂאֵי	לְבָנֵי	אֲשֶׁר	פְּנֵעֵי	בֶּן־	עֶכְרָן :
	र-छाउनी-हाल्नेहरू	तिनीसँग	कुल	आशेरको	र-अगुवा	छोराहरूको-लागि	आशेरका	पगीएल	छोरा	ओक्रानको
	<a href="#">H2583</a>		<a href="#">H4294</a>	<a href="#">H0836</a>			<a href="#">H0836</a>	<a href="#">H6295</a>	<a href="#">H5918</a>	<a href="#">H5918</a>

“दान कुल दलको शिविर नजीकै आशेर कुल दलको शिविर रहन्छ अनि यस कुल दलको अगुवा ओक्रानको छोरो पगीएल हुन्।

28	וּצְבָאוֹ	וּפְקָדֵיהֶם	אַחַד	וְאַרְבָּעִים	אֶלֶף	וַחֲמִשָּׁה	מֵאוֹת :
	र-सेना	र-तिनीहरूको-गणना	एकचालीस	र-चालीस	हजार	र-पाँच	सय
			<a href="#">H0259</a>	<a href="#">H0705</a>	<a href="#">H0505</a>	<a href="#">H2568</a>	<a href="#">H3967</a>

त्यहाँ उसको दलमा 41,500 मानिसहरू छन्।

29	וּמִטָּה	נִפְתָּלִי	וְנִשְׂאֵי	לְבָנֵי	נִפְתָּלִי	אֲחִירָע	בֶּן־	עִינָן :
	र-कुल	नप्ताली	र-अगुवा	छोराहरूको-लागि	छोराहरूको-लागि	अहीरा	छोरा	एनानको
	<a href="#">H4294</a>	<a href="#">H5321</a>			<a href="#">H5321</a>	<a href="#">H0299</a>	<a href="#">H5881</a>	<a href="#">H5881</a>

“अनि आशेर कुल दलको शिविर नजीकै नप्ताली कुल दलको शिविर रहनेछ र तिनीहरूको अगुवा एनानको छोरो अहीरा हुन्।

30	וּצְבָאוֹ	וּפְקָדֵיהֶם	שְׁלֹשָׁה	וַחֲמִשִּׁים	אֶלֶף	וְאַרְבַּע	מֵאוֹת :
	र-सेना	र-तिनीहरूको-गणना	त्रिपन्न	र-पचास	हजार	र-चार	सय
			<a href="#">H7969</a>	<a href="#">H2572</a>	<a href="#">H0505</a>	<a href="#">H0702</a>	<a href="#">H3967</a>

त्यहाँ उसको दलमा 53,400 मानिसहरू छन्।

31	כָּל־	הַפְּקָדִים	לְמַחְנֵה	דָּן	מֵאֵת	אֱלֹהֵי	וּשְׁבַע־	אֶלֶף	וְשִׁשִּׁים	מֵאוֹת
	सबै	गणना-गरिएकाहरू	छाउनीमा	दानको	एक-सय	हजार	र-सत्तावन्न	हजार	र-छ	सय
	<a href="#">H3605</a>		<a href="#">H4264</a>	<a href="#">H1835</a>	<a href="#">H3967</a>	<a href="#">H0505</a>	<a href="#">H7651</a>	<a href="#">H0505</a>	<a href="#">H8337</a>	<a href="#">H3967</a>

לְאַחֲרָנָה יָסֻעוּ :  
 अन्तिममा कूच-गर्नेछन् तिनीहरूका-झण्डाअनुसार  
[H1714](#) [H5265](#) [H0314](#)

“दान परिवार दलमा मानिसहरूको कुल संख्या 1,57,600 छ। तिनीहरू आफ्नो-आफ्नो झण्डा लिएर अन्तिम लस्करमा हिड्नेछन्।”

פְּקוּדֵי गणना-गरिएकाहरू	כָּל- सबै	אֲבֹתָם तिनीहरूका-पिताहरूको	לְבֵית घराना-अनुसार	יִשְׂרָאֵל इसाएलका	בְּנֵי- छोराहरूका	פְּקוּדֵי गणना-गरिएकाहरू	אֵלֶּה यिनीहरू	32	
	<a href="#">H3605</a>	<a href="#">H0001</a>		<a href="#">H3478</a>			<a href="#">H0428</a>		
וַחֲמִשִּׁים: र-पचास	מֵאוֹת सय	וַחֲמִשׁ र-पाँच	אֲלָפִים हजार	וּשְׁלֹשָׁת र-तीन	אֲלֶּף हजार	מֵאוֹת सय	שֵׁשׁ- छ	לְצַבְּאֹתָם तिनीहरूका-दलअनुसार	הַמְּחַנֵּת छाउनीहरूको
<a href="#">H2572</a>	<a href="#">H3967</a>	<a href="#">H2568</a>	<a href="#">H0505</a>	<a href="#">H7969</a>	<a href="#">H0505</a>	<a href="#">H3967</a>	<a href="#">H8337</a>		<a href="#">H4264</a>

इसाएलीहरूको परिवार अनुसार गन्ती गरिएको मानिसहरू यिनीहरू नै हुन्। गन्ती गरिए अनुसार यिनीहरूको संख्या 6,03,550 हो।

יְהוָה परमप्रभुले	צָנָה आज्ञा-दिनुभयो	כְּאִשֶּׁר जसरी	יִשְׂרָאֵל इसाएलका	בְּנֵי छोराहरूका	בֵּיתוֹ बीचमा	הַתְּפִקָּו सामेल-भएनन्	לָא गणना-गरिएनन्	וְהִלְוִיָּם तर-लेवीहरू	33
<a href="#">H3068</a>	<a href="#">H6680</a>		<a href="#">H3478</a>		<a href="#">H8432</a>		<a href="#">H3808</a>	<a href="#">H3881</a>	
							מִשָּׁה: मोशालाई	אֶת- (लाई)	
							<a href="#">H4872</a>	<a href="#">H0853</a>	

परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार इसाएलीहरूसित लेवीहरूको गन्ती गरिएन।

כֹּהֵן- त्यसरी-नै	מִשָּׁה मोशालाई	אֶת- (लाई)	יְהוָה परमप्रभुले	צָנָה आज्ञा-दिनुभयो	אֲשֶׁר- जो	כֹּל सबै-कुरा	יִשְׂרָאֵל इसाएलका	בְּנֵי छोराहरूले	וַיַּעֲשׂוּ र-गरे	34
	<a href="#">H4872</a>	<a href="#">H0853</a>	<a href="#">H3068</a>	<a href="#">H6680</a>		<a href="#">H3605</a>	<a href="#">H3478</a>			
בֵּית घराना	עַל- (अनुसार)	לְמִשְׁפַּחְתּוֹ तिनीहरूका-कुलहरूअनुसार	אִישׁ हरेकले	נָסְעוּ कूच-गरे	וּבְ- र-त्यसरी-नै	לְדִגְלֵיהֶם तिनीहरूका-झण्डाअनुसार	חָנִי छाउनी-हाले			
		<a href="#">H4940</a>	<a href="#">H0376</a>	<a href="#">H5265</a>		<a href="#">H1714</a>	<a href="#">H2583</a>			
							אֲבֹתָיו: आफना-पिताहरूको			
							<a href="#">H0001</a>			

यसर्थ इसाएली मानिसहरूले मोशालाई परमप्रभुले दिनुभएको आज्ञा अनुसार प्रत्येक कुरो गरे। यसरी नै तिनीहरूले आफ्नो-आफ्नो झण्डा नजीकै शिविर बनाए अनि त्यसरी नै आफ्नो-आफ्नो वंश र परिवार अनुसार तिनीहरू लस्करमा हिंडे।